

श्री ५ को सरकार

कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले बनाइबक्सेको तल लेखिएबमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

२०४६ सालको ऐन नं. ७

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत महेन्द्रमाला परम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय सुविख्यात विशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री श्रीमन्महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम् ।

आयकर ऐन, २०३१ लाई संशोधन गर्न बनेको ऐन

प्रस्तावना: आयकर ऐन, २०३१ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

१. ब्रंहिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "आयकर (सातौं संशोधन) ऐन, २०४६" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आयकर ऐन, २०३१ को दफा २ मा संशोधन: आयकर ऐन, २०३१ (यसपछि "मूल ऐन" भनिएको) को दफा २ को,-

(१०)

आधिकारिकता मुद्रण ~~४३२~~ प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(१) खण्ड (ढ) पछि देहायको खण्ड (ढ१) थपिएको छः-

“(ढ१) “पूर्व सञ्चालन खर्च” भन्नाले कारोवार शुरू हुनुभन्दा अघि भएको पूँजीकृत गरिने प्राविधिक परामर्श खर्च, सुपरिवेक्षण खर्च, ऋण लिएको रूपैयाँको व्याज, अध्ययन-अनुसन्धान खर्च, प्रचार-प्रसार खर्च, रजिष्ट्रेशन तथा इजाजत-पत्रसम्बन्धी खर्च र कारोवार सञ्चालनमा ल्याउनको लागि भएको अन्य वास्तविक खर्च सम्झनु पर्छ ।

तर देहायबमोजिमको रकमलाई पूर्व सञ्चालन खर्च मानिने छैनः-

(क) वासलातमा जाय जेथातर्फ समावेश गरिएको स्थिर जेथामा भएको खर्च रकम, र

(ख) सोध भर्ना वा पछि खर्चमा मिलान गर्ने गरी पेशकी दिएको रकम ।”

(२) खण्ड (प) को उप-खण्ड (क) मा रहेका “एकसय असी दिन” भन्ने शब्दहरूको सट्टा “एकसय त्रियासी दिन” भन्ने शब्दहरू राखिएका छन् ।

३. मूल ऐनको दफा १२ मा संशोधनः मूल ऐनको दफा १२ को,-

(१) उपदफा (१) को खण्ड (ग) पछि देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छः-

“तर कुनै सङ्गठित संस्थालाई तिरेको व्याज बाहेक अरुलाई रजिष्ट्रेशन पारित नगरी गरेको लेनदेनमा तिरेको वार्षिक बीस हजार रूपैयाँ भन्दा बढी व्याज कट्टा गर्न पाइने छैन ।”

(२) उपदफा (१) को खण्ड (जा१) पछि देहायको खण्ड (जा२) थपिएको छः-

“(जा२) पूर्व सञ्चालन खर्च मध्ये समदरको हिसाबले वार्षिक पाँच खण्डको एक खण्ड बराबरको रकम ।”

४. मूल ऐनको दफा १४ मा संशोधनः मूल ऐनको दफा १४ को खण्ड (ङ) पछि देहायको खण्ड (च) थपिएको छः-

“(च) कुनै व्यक्तिले आफ्नो घर जग्गा बहालमा लगाई आफू अर्काको घर जग्गा बहालमा लिई बसेको प्रमाणित भएमा निजले आफ्नो घर बहालमा लगाई प्राप्त गरेको बहाल रकमको एक तिहाईले हुने रकम वा निजले अरुको घर जग्गा बहालमा लिए बापत बुझाउनु पर्ने बहाल रकम मध्ये जुन घटी हुन्छ सो रकम ।”

(११)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

५. मूल ऐनमा दफा १४क. थपः मूल ऐनको दफा १४ पछि देहायको दफा १४क.

थपिएको छः-

“१४क. घर जग्गा बहाल लेखाको आधारमा कायम गर्ने: दफा १४ मा जुनसुकै

कुरा लेखिएको भए तापनि घर जग्गा बहाल आय प्राप्त गर्ने सङ्गठित संस्थाले आफ्नो घर जग्गा बहालको लेखा राखी लेखापरीक्षण समेत गराएकोमा सोही लेखाको आधारमा दफा १२ बमोजिमका खर्चहरू कटाई घर जग्गा बहालको खूद आय कायम गर्न सकिनेछ ।”

६. मूल ऐनको दफा ३४ मा संशोधनः मूल ऐनको दफा ३४ को उपदफा (२क) मा रहेका “निर्धारित करको” भन्ने शब्दहरूको सट्टा “बुझाउन बाँकी करको” भन्ने शब्दहरू राखिएका छन् ।

७. मूल ऐनको दफा ३५क. मा संशोधनः मूल ऐनको दफा ३५क. को उपदफा (३) पछि देहायको उपदफा (४) थपिएको छः-

“(४) उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश (१) बमोजिम करदातालाई उपस्थित हुन वा सबूद प्रमाण पेश गर्न दिइएको आदेशमा तोकिएको म्याद भुक्तान भएको मितिले छ महीनाभित्र कर निर्धारण गरिसक्नु पर्नेछ ।”

८. मूल ऐनको दफा ४१ मा संशोधनः मूल ऐनको दफा ४१ को खण्ड (ज) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छः-

“तर प्रचलित नेपाल कानूनबमोजिम खुद मुनाफाबाट छुट्याउनु पर्ने रकम, बैङ्क वा वित्तीय संस्थाहरूले जोखिम व्यहोर्ने कोषमा राखेको रकम र व्याज मुलतबी रहेको रकमलाई खर्चको रूपमा कट्टा गरिनेछ ।”

९. मूल ऐनमा दफा ५८घ. थपः मूल ऐनको दफा ५८ग. पछि देहायको दफा ५८घ.

थपिएको छः-

“५८घ. स्थानीय प्रतिनिधिले विवरण दिनु पर्ने: कुनै विदेशी कम्पनी, फर्म वा

व्यक्तिले नेपालमा आफ्नो स्थानीय प्रतिनिधि (एजेण्ट) नियुक्त गरेमा त्यसको पैंतीस दिनभित्र त्यसरी नियुक्त भएका स्थानीय प्रतिनिधिले देहायको विवरण सम्बन्धित कर कार्यालयलाई दिनु पर्नेछः-

(क) आफ्नो नाम र ठेगाना ।

(ख) आफूले पाउने पारिश्रमिक र भुक्तानीको तरिका ।

(ग) आफूलाई प्रतिनिधि नियुक्त गर्नेसंग कुनै सम्झौता गरेको भए सो सम्झौताको प्रमाणित प्रतिलिपि ।”

(१२)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१०. मूल ऐनको दफा ५६ मा संशोधन: मूल ऐनको दफा ५६ को उपदफा (४) मा रहेका “वार्षिक सात प्रतिशतका दरले” भन्ने शब्दहरूको सट्टा “वार्षिक पन्ध्र प्रतिशतका दरले” भन्ने शब्दहरू राखिएका छन् ।

आज्ञाले,

ईश्वरबहादुर श्रेष्ठ

श्री ५ को सरकारको सचिव

लालमोहर सदर मिति:- २०४६।६।११।४

श्री ५ को सरकार

कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले बनाइबक्सेको तल लेखिएबमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

२०४६ सालको ऐन नं. ८

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि
विविध विरुदावली विराजमान मानोन्नत महेन्द्रमाला परम
नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी
त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद
परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय
सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु
परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री
श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा
समरविजयिनाम् ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ लाई संशोधन गर्न बनेको ऐन

प्रस्तावना: निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको

सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

(१३)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “निकासी पैठारी (नियन्त्रण) (दोस्रो संशोधन) ऐन, २०४६” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ५ मा संशोधन:

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ (यसपछि “मूल ऐन” भनिएको) को दफा ५ को सट्टा देहायको दफा ५ राखिएको छ:-

“५. दण्ड सजाय: (१) यो ऐन वा यस ऐन अन्तर्गतको सूचित आदेश बमोजिम नियन्त्रण वा मनाही गरिएको वस्तु वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम निकासी वा पैठारी गर्न जारी गरिएको इजाजत-पत्रमा तोकिएको वस्तु वा त्यसको मूल्य वा परिमाणमा मनासिव कारण बिना फरक पारी कसैले कुनै वस्तु निकासी वा पैठारी गरेमा त्यसरी निकासी वा पैठारी गरेको वस्तु जफत गरी निजलाई सो वस्तुको मूल्य बराबर जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(२) उपदफा (१) बमोजिम सजाय हुने कार्यमा सहयोग पुऱ्याउने व्यक्तिलाई सोही उपदफामा उल्लेखित सजायको आधा सजाय हुनेछ ।

(३) उपदफा (१) र (२) मा लेखिएदेखि बाहेक इजाजत-पत्र प्राप्त गर्नका लागि कसैले जानी जानी झुठ्ठा वा कित्ते प्रमाण वा विवरण पेश गरेमा वा जारी भएको इजाजत-पत्रमा अनधिकृत तवरले थपघट वा केरमेट गरेमा वा इजाजत-पत्र जारी गर्ने कार्यालयको काम कारवाहीमा बाधा पुऱ्याएमा त्यस्तो व्यक्तिलाई इजाजत-पत्र जारी गर्ने अधिकार प्राप्त अधिकारीले दुई हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(४) उपदफा (१), (२) र (३) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरू बाखिलाप अन्य कुनै काम कुरा गर्नेलाई इजाजत-पत्र जारी गर्ने अधिकार प्राप्त अधिकारीले एक हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(५) इजाजत-पत्र जारी गर्ने अधिकार प्राप्त अधिकारीले यस दफाबमोजिम सजाय पाउने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्मको लागि निकासी पैठारी गर्ने इजाजत-पत्र जारी नगर्न वा जारी गरिएको इजाजत-पत्र रद्द गर्न सक्नेछ ।”

(१४)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

३. मूल ऐनको दफा ६ मा संशोधन: मूल ऐनको दफा ६ को सट्टा देहायको दफा ६ राखिएको छः-

“६. मुद्दा हेर्ने अधिकार र पुनरावेदन: दफा ५ को उपदफा (१) र (२)

बमोजिमको कसूरसम्बन्धी मुद्दाको शुरू कारवाही र किनारा गर्ने अधिकार सम्बन्धित भन्सार अधिकृतलाई हुनेछ र निजको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र राजश्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ।”

४. मूल ऐनको दफा ६क. मा संशोधन: मूल ऐनको दफा ६क. मा रहेका “पचास प्रतिशत” भन्ने शब्दहरूको सट्टा “तीस प्रतिशत” भन्ने शब्दहरू राखिएका छन्।

५. रूपान्तर: मूल ऐनमा प्रयोग भइरहेको “लाइसेन्स” भन्ने शब्दको सट्टा “इजाजत-पत्र” भन्ने शब्द राखी रूपान्तर गरिएको छ।

आज्ञाले,

ईश्वरबहादुर श्रेष्ठ

श्री ५ को सरकारको सचिव

लालमोहर सदर मिति:- २०४६।६।११।४

श्री ५ को सरकार

कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले बनाइबक्सेको तल लेखिएबमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ।

२०४६ सालको ऐन नं. ६

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत महेन्द्रमाला परम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम् ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(१५)

४३७

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधन गर्न बनेको ऐन

प्रस्तावना: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (तेस्रो संशोधन) ऐन, २०४६” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २ मा संशोधन: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (यसपछि “मूल ऐन” भनिएको) को दफा २ को खण्ड (ङ) पछि देहायको खण्ड (ङ १) थपिएको छ:-

“(ङ१) “संरक्षण क्षेत्र” भन्नाले प्राकृतिक वातावरणको संरक्षण र प्राकृतिक स्रोतको सन्तुलित उपयोगको लागि एकीकृत योजना अनुसार व्यवस्थापन गरिने क्षेत्र सम्झनुपर्छ ।”

३. मूल ऐनको दफा ३ मा संशोधन: मूल ऐनको दफा ३ को सट्टा देहायको दफा ३ राखिएको छ:-

“३. श्री ५ को सरकारले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने: (१) श्री ५ को सरकारले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्ला समेत खोलिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नु राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम एक पटक घोषित भैसकेको राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र परित्याग वा स्वामित्वको हस्तान्तरण वा सीमाना हेरफेर श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गर्न सक्नेछ ।”

४. मूल ऐनमा दफा १६ख. थप: मूल ऐनको दफा १६क. पछि देहायको दफा १६ख. थपिएको छ:-

(१६)
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।
४३८

“१६ख. संरक्षण क्षेत्र व्यवस्थापन: दफा ३ को उपदफा (१) बमोजिम घोषणा गरिएको कुनै संरक्षण क्षेत्रको व्यवस्थापन गर्न श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो सूचनामा तोकिएको अवधि-सम्मको लागि प्रकृति तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्य लिई स्थापना भएको संस्थालाई सुम्पन सक्नेछ ।”

प्राज्ञाले,
ईश्वरबहादुर श्रेष्ठ
श्री ५ को सरकारको सचिव

लालमोहर सदर मिति:- २०४६।६।११।४

श्री ५ को सरकार
कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले बनाइबस्नेको तल लेखिएबमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

२०४६ सालको ऐन नं. १०

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि
विविध विरुदावली विराजमान मानोन्नत महेन्द्रमाला परम
नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी
त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद
परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय
सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु
परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री
श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा
समरविजयिनाम् ।

(१७)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: आर्थिक वर्ष २०४६।४७ को निमित्त श्री ५ को सरकारको अर्थसम्बन्धी प्रस्तावहरूलाई कार्यान्वयन गर्न श्री ५ को सरकारले राष्ट्र ऋण उठाउन सक्ने अधिकारको व्यवस्था गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

१.१ यस ऐनको नाम “राष्ट्र ऋण उठाउने ऐन, २०४६” रहेको छ ।

१.२ यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. राष्ट्र ऋण उठाउने अधिकार:

२.१ आर्थिक वर्ष २०४६।४७ को निमित्त श्री ५ को सरकारको अर्थसम्बन्धी प्रस्तावहरूलाई कार्यान्वयन गर्न श्री ५ को सरकारले हाल तिर्न बाँकी ऋण रकममा थप एक अरब पचहत्तर करोड रुपैयाँमा नबढ्ने गरी त्यतिसम्म रकमको राष्ट्र ऋण उठाउन सक्नेछ ।

२.२ उपदफा २.१ अन्तर्गत उठाइएको राष्ट्र ऋणको साँवा र ब्याज भुक्तानी गर्ने अवधि र सो ऋणको ब्याजको दर राष्ट्र ऋण ऐन, २०१७ बमोजिम हुनेछ ।

आज्ञाले,

ईश्वरबहादुर श्रेष्ठ

श्री ५ को सरकारको सचिव

सालमोहर सदर मिति:- २०४६।६।११।४

(१८)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।